

## संकाय र कर्मचारी शरद सेमेस्टरमा क्याम्पस फर्कने

संकाय र कर्मचारीहरूले विश्वव्यापी महामारीको क्रममा प्रशिक्षण, आउटरीच, अनुसन्धान, र हाम्रो समुदायलाई सहयोग पुऱ्याउन क्याम्पस भित्र र बाहिर एक असामान्य काम गर्‍यो । अब मार्चको अन्त्य हुने बित्तिकै शैक्षिक वर्ष सक्किन केही हप्ता मात्र बाँकी छ र स्वाभाविक रूपमा हाम्रो सोच गर्मी र शरद ऋतु तिर जाँदछ ।

COVID को प्रभाव कम गर्ने हाम्रो प्रयासमा हामी यस गर्मीमा सतर्क रहन जारी राख्नेछौं । उत्तम उपलब्ध जनस्वास्थ्य मार्गदर्शनको पालना गर्दै भाइरसको परीक्षण व्यापक रूपमा उपलब्ध हुनेछ, र मास्क प्रयोग र भौतिक दूरी क्याम्पसमा जारी रहनेछ ।

शरद सेमेस्टरको लागि, क्याम्पसका धेरै गतिविधिहरूका साथ हामीले "नयाँ तरिका (*new normal*)" स्थापना गर्नेछौं, जसमा अधिकांश कक्षामा व्यक्तिगत-रूपमा पढाउने, क्याम्पसका स्थलहरू खोलिने, र घरेबाट काम (*remote work*) गरिरहेका अधिकांश कर्मचारीहरू जो कमसेकम आंशिक रूपमा क्याम्पसमा काम गर्ने कुराहरू समावेश छन् ।

हामी आशावादी छौं कि सक्षम कर्मचारीहरूले वसन्त ऋतुको अन्त्य/गर्मी ऋतुको शुरूवातमा खोप लगाउन छनौट गर्नेछन् । खोपहरू सुरक्षित र प्रभावकारी छन् भन्ने प्रमाणहरू छन् । जति धेरै कर्मचारीहरूले खोप लगाउँदछन्, हाम्रो सारा समुदाय सुरक्षित हुनेछन् ।

जसरी हामी शरद ऋतु तर्फ जाँदैछौं हामी आशा गर्दछौं कि क्याम्पसमा पहिले नै नभएका अधिकांश क्याम्पस कर्मचारीहरू शरद सेमेस्टरको अगस्ट महिना भन्दा केही पछि क्याम्पसमा फर्कने आशा गर्दछन् । स्पष्ट रूपमा भन्दा, प्रत्येक डीन वा उपकुलपतिले आफ्नो क्षेत्रको योजनाहरूको लागि स्वीकृत हुनेछ, तर सामान्यतया, अगस्ट २ र २३ को बीचमा क्याम्पसमा काम नगरेकाहरूको लागि क्याम्पस चरणबद्ध रूपमा नयाँ तरिकामा फर्कनेछ ।

आगामी हप्ताहरूमा क्याम्पसले घरेबाट काम गर्ने कुराहरू सम्बन्धीकोद सिद्धान्त र नीतिमा थप मार्गदर्शन प्रदान गर्नेछ । यस मार्गदर्शनले सुपरभाइजरसँग काम गरिरहेका डीन र उकुलपतिहरूका लागि उनीहरूका कर्मचारीहरूको परिचालन आवश्यकताको आधारमा क्याम्पसमा काममा फर्कने समयतालिका निर्धारण गर्न एक रूपरेखा प्रदान गर्दछ । हामी आशा गर्दछौं कि सबै प्रबन्धकहरूले कम्तिमा अगस्ट १ सम्म स्कूल, बालबालिका हेरचाह र गर्मी महिनाका गतिविधिहरूमा आएका अवरोधका आधारमा काम गर्ने व्यवस्थामा लचिलोपन र रचनात्मकता प्रयोग गर्न जारी राख्नेछन् ।

हाम्रो विश्वास छ कि क्याम्पस संस्कृति बनाउन र कायम राख्नको लागि क्याम्पस समुदायका सदस्यहरू बीच सम्बन्ध र अन्तर्क्रिया महत्त्वपूर्ण छ । हामीले यो पनि बुझेका छौं कि गएको वर्षले देखाउँदछ कि केही कामहरू घरेबाट पनि गर्न सकिन्छ । उपयुक्त बेलामा हाइब्रिड रणनीतिहरू प्रयोग गर्न सकिन्छ यदि कर्मचारीहरूले आफ्ना कामका केही दायित्वहरू घरेबाट र केही क्याम्पसमा आएर गर्न सक्दछन् । उल्लेख गरिए अनुसार, हामी घरेबाट काम गर्ने सिद्धान्तहरू र नीति प्रदान गर्नेछौं जसले COVID पछाडिको वातावरणमा घरेबाट काम गर्ने तरिकाहरूको मार्गदर्शन प्रदान गर्नेछन् ।

कृपया शरद सेमेस्टरमा हाम्रो योजनाहरूको बारेमा आउँदो हप्ताहरूमा थप जानकारीको लागि ध्यान दिनुहोला ।

यदि तपाईंसँग प्रश्नहरू छन् भने, तपाईंको कलेज, स्कूल, वा डिभिजनमा तपाईंको HR प्रतिनिधिलाई सम्पर्क गर्नुहोला ।

स्वस्थ रहनुहोला,

Karl Scholz  
*Provost*

Laurent Heller  
अर्थ र प्रशासनका उपकुलपति (*Vice Chancellor for Finance & Administration*)